

महत्वपूर्ण तथ्यहरू

- ✓ जानकारीहरू पुरा गरेको ए सी आई आर प्रतिरक्षणको ऐतिहासिक विवरण वा प्रतिरक्षणको ऐतिहासिक फारम (ति बच्चाहरू जो छुटेको म्याद पुरा गर्ने योजनामा छन्) चाइल्ड केएरमा भर्नाको लागि आवश्यक छ।
- ✓ मेडिकेयर मेडिकल कन्ट्रिनडीक्यासन फारम वा स्वबिवेकि रोक फारम पनि उपयुक्त मानि बुझाउन सकिन्छ।
- ✓ यदि समयमा दिईएको खण्डमा, खोपरोपणहरू सबैभन्दा प्रभावकारी हुन्छ।
- ✓ खोपरोपणमा ढिलाई गर्नाले बच्चाहरू लाई रोगहरू सर्ने र धेरै बिरामी हुने खतरा रहन्छ।
- ✓ बच्चाहरू साधारण रूपमा अस्वस्थ हुँदा जस्तै नाक बहदा वा मामूली चिसो लाग्दा पनि उनीहरू सुरक्षित रूपमा खोपरोपण गर्न सकिन्छ।
- ✓ समाजमा धेरै व्यक्तिहरू लाई खोपरोपण गराउनाले उनीहरू लाई पनि बचाउछ जो खोपरोपण नगरेका छन् र खोप द्वारा रोकन सकिने खतरनाक रोगहरू नियन्त्रण गर्न मद्दत मिल्छ।
- ✓ प्रत्येक बच्चालाई समयमा नै खोप दिन अनुस्मारक सहित सुनिश्चित गर्नको लागि निजी खोपरोपण कार्यक्रमको निशुल्क फोन 'Save the Date to Vaccinate' (सेव द डेट टु भ्याक्सिनेट) ऐप उनलोड गर्नुहोस्। ऐप डाउनलोड गर्नलाई, सेव द डेट टु भ्याक्सिनेट भन्ने (www.immunisation.health.nsw.gov.au) वेबसाईटमा जानुहोस् र आईट्युनस् (आईफोन को लागि) वा गुगल प्ले (अण्ड्रोइड को लागि) लिंक अनुसरण गर्नुहोस्।

थप जानकारीहरू

ए सी आई आरको वेबसाईट

www.humanservices.gov.au/customer/services/medicare/australian-childhood-immunisation-register

एनएसडब्ल्यू स्वास्थ्यको वेबसाईट

www.health.nsw.gov.au/immunisation

एनएसडब्ल्यू स्वास्थ्य 'सेव द डेट टु भ्याक्सिनेट' अभियानको वेबसाईट

www.immunisation.health.nsw.gov.au

ऑस्ट्रेलियाई सरकार स्वास्थ्य तथा वृद्ध विभाग प्रतिरक्षण अस्ट्रेलिया कार्यक्रम

www.immunise.health.gov.au



चाइल्ड केएरमा भर्ना र प्रतिरक्षण

अबिभावकको लागि जानकारी



चाइल्ड केएर अधिको संरक्षण

बच्चाले चाइल्ड केएर शुरु गर्नु अघि उनीहरू सुरक्षित राख्न मद्दत गर्न, बच्चाहरूलाई पूर्ण रूपमा खोपारोपण गर्नु जरुरि छ। ढिलो खोपारोपण गर्नाले बच्चाहरूलाई गंभीर रोगहरू लाग्ने संभावना रहन्छ।

चाइल्ड केएरमा भर्ना र कानुनि आवश्यकताहरू

एनएसडब्ल्यू सार्वजनिक स्वास्थ्य ऐन २०१० अन्तर्गत, अबिभावकले ऑस्ट्रेलियाई बाल्यावस्थाको प्रतिरक्षण रजिस्टर (ए सी आई आर) प्रतिरक्षणको ऐतिहासिक विवरण (Immunisation History Statement) (जसले बच्चाले खोप प्रक्रिया पुरा गरेको छ भनि देखाउँछ), अथवा प्रतिरक्षणको ऐतिहासिक फारम आई एम एम यू १३ (Immunisation History Form IMM13) (जसले बच्चाको बाँकी खोप पुरा गर्ने म्याद देखाउँछ) वा प्रतिरक्षणबाट छूट प्राप्त फारमहरू बुझाउनु पर्दछ। यदि खोप द्वारा रोक्न सकिने रोगहरूको प्रकोप भएमा यो जानकारी चाइल्ड केएरमा बच्चाहरूको पहिचान गर्न र अलग गर्न प्रयोग गरिन्छ।

बच्चाहरूका अबिभावक जो संग सही कागजपत्र हुदैन, उनीहरूले आफ्नो बच्चालाई चाइल्ड केएरमा भर्ना गराउन सक्ने छैनन्।

प्रतिरक्षण बाट छूट प्राप्त फारमहरू

बच्चाहरू जो चिकित्साका कारणहरू ले खोपारोपण गराउन सक्दैनन् या जसका अबिभावकहरूले स्वविवेकले खोपारोपण को लागि रोक लगाएका हुन्छन्, ति बच्चाहरूलाई चाइल्ड केएरमा भर्ना गर्ने तल उल्लेखित निम्न फारमहरू मध्ये एक फारम, जुन चिकित्सक वा प्रतिरक्षण प्रदान कर्ता द्वारा पुरा गर्न सकिन्छ, भर्ना गर्ने समयमा बुझाउनु सकिन्छ:

- प्रतिरक्षण बाट छूट
Medical Contraindication Form (IMMU11)
(मेडिकल कन्ट्रिन्डिक्यासन फारम – आइ एम एम यू ११), वा,
- प्रतिरक्षण बाट छूट
Conscientious Objection Form (IMMU12)
(स्वविवेकिक रोक फारम – आइ एम एम यू १२)।

ए सी आई आर प्रतिरक्षणको ऐतिहासिक विवरण

जब बच्चाहरू ले १८ महिना र ३ १/२ – ४ वर्ष को खोपारोपणहरू पुरा गर्छन्, अबिभावकले हुलाक बाट प्रतिरक्षणको ऐतिहासिक विवरण प्राप्त गर्ने छन्। अबिभावकले प्रतिरक्षणको ऐतिहासिक विवरण कुनै पनि समयमा प्राप्त गर्न सक्नेछन्:

- ऑस्ट्रेलियाई बाल्यावस्था प्रतिरक्षण रजिस्टरलाई **1800 653 809** मा सम्पर्क गर्नु भइ
- मेडिकेयर अँनलाइन सेवा द्वारा www.medicareaustralia.gov.au/online मा जानु भइ
- acir@medicareaustralia.gov.au मा ईमेल गरि विवरण को लागि अनुरोध गर्नु भइ
- स्थानीय मानव सेवा केन्द्र विभाग, मेडिकेयरको कार्यालय या सेन्टरलिङ्कको कार्यालयमा भेट्न गइ

खोप प्रक्रिया पूर्ण गरेका बच्चाहरू

चाइल्ड केएरमा भर्ना गरिने बच्चाहरू उमेर भन्दा साना हुन पनि सक्छन्, जसले गर्दा उनीहरू ले बाल्यावस्थाका सबै खोपहरू लिन नसक्ने हुन सक्छन्। प्रक्रिया पूर्ण गरेका बच्चाहरूका ए सी आई आर प्रतिरक्षणको ऐतिहासिक विवरणहरूका बायाँ हातको शिर्षमा "up to date" (प्रक्रिया पूर्ण भएको) भनि उल्लेख गरिनु पर्दछ। आगामी खोपारोपणहरू तथा तिनका म्यादको विवरण तल्लो भागमा भरिने गरिन्छ।

ठुलो बच्चाहरू जो पूर्ण रूपमा प्रतिरक्षित छन्, प्रतिरक्षणको ऐतिहासिक विवरणहरूको बैजनी रङ को तल्लो भागमा "This child has received all vaccines required by 5 years of age" (यो बच्चाले ५ वर्ष भित्र मा आवश्यक सबै खोपहरू प्राप्त गरेको छ) भन्ने शब्दहरू हुन्छन्।

बिदेशमा खोप प्राप्त गरेका बच्चाहरू

बिदेशका खोपारोपणका म्यादहरू ऑस्ट्रेलियाको खोपारोपणका म्यादहरू भन्दा फरक हुन सक्छ र चिकित्सक/नर्स द्वारा जचाइनु पर्दछ जसले जानकारी लाई ए सी आई आरमा स्थानांतरण गर्दछन्। त्यसपछि ए सी आई आर द्वारा आमा बुवालालाई ए सी आई आर प्रतिरक्षणको ऐतिहासिक विवरण जारी गरिन्छ।

त्रुटिपूर्ण प्रतिरक्षणको ऐतिहासिक विवरण

यदि विवरण बाट खोपहरू गायब छन् भने, आमा बुवालाले यदि खोपका विवरणहरू ए सी आई आरमा पठाइएको छ भनि जाँच ति चिकित्सक/नर्स सम्पर्क गर्नु पर्दछ, जसले खोप दिएको हो। एकपल्ट ए सी आई आर द्वारा चिकित्सक/नर्स बाट नविनतम जानकारी प्राप्त भएपछि, ए सी आई आर द्वारा आमा बुवालालाई प्रतिरक्षणको ऐतिहासिक विवरण फेरी जारी गर्न सकिन्छ।

प्रतिरक्षणको ऐतिहासिक विवरणले बच्चाले खोप प्रक्रिया पुरा नगरेको देखाउदछ

बच्चाहरू जो आफ्नो खोपारोपणका म्यादमा पछाडी छन्, उनीहरूले एक पटक पुरा गर्ने योजना शुरु गरे पछि चाइल्ड केएरमा भर्ना गर्न सकिन्छ। चिकित्सक/नर्सले प्रतिरक्षणको ऐतिहासिक फारम भर्नु आवश्यक हुन्छ, सो फारम ए सी आई आर लाई पठाउने र एक प्रति आमा बुवालालाई दिनु पर्ने हुन्छ।

खोप द्वारा रोकिने रोगको प्रकोप

खोपारोपण नगराईएका बच्चाहरू ले रोगको प्रकोपको समयमा घरमा नै बस्नु पर्ने हुनसक्छ। यो बच्चालाई संरक्षण दिनको लागि हो तथा यसले समाजमा रोगलाई फैलन बाट पनि रोक्दछ।

प्रक्रिया पूर्ण गरिएको प्रतिरक्षणको ऐतिहासिक विवरण

प्रत्येक खोपारोपण पछि, अबिभावकले चाइल्ड केएरका डिरेक्टरलाई बच्चाको नयाँ जानकारी भएको प्रतिरक्षणको ऐतिहासिक विवरण प्रतिरक्षण रजिस्टरमा राख्नको लागि दिनु पर्दछ। आमा बुवाहरू ले यो विवरण मेडिकेयर अँनलाइन सेवाहरूको वेबसाईटबाट पनि सिधै छाप्न पनि सक्छन्।

परिवार कर लाभ भाग ए

परिवार कर लाभ भाग ए (Family Tax Benefit Part A) परिशिष्ट पाउन को लागि, ए सी आई आर द्वारा बच्चाहरू १, २ र ५ वर्ष उमेरको पुग्दा, पूर्ण रूपमा खोप दिईएको दर्ता हुनु पर्दछ। आमा बुवाहरू ले यदि प्रतिरक्षणबाट छूट प्राप्त फारम बुझाएको खण्डमा पनि उनीहरू परिवार कर लाभ भाग ए को लागि योग्य हुन सक्छन्।

